



महालेखापरीक्षकको कार्यालय Office of the Auditor General

बबरमहल, काठमाडौं, नेपाल
Babar Mahal, Kathmandu, Nepal



(प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिम प्रदेश लेखापरीक्षण महानिर्देशनालय)



पत्र संख्या: २०७६/७७

च.नं. ५६९

मिति: २०७७/०३/२६

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री अध्यक्षज्यू,
केदारस्युँ गाउँपालिका
गाउँपालिकाको कार्यालय,
बझाङ ।

नेपालको संविधानको धारा २४१ बमोजिम त्यस कार्यपालिकाको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिम यो प्रतिवेदन जारी गरिएको छ । उक्त प्रतिवेदन लेखापरीक्षण ऐन, २०७५ को दफा २०(३) र दफा २२ बमोजिम कारवाहीको लागि अनुरोध छ ।

...
२०७६/०३/२६
(चन्द्रकान्त भण्डारी)
नायव महालेखापरीक्षक



महालेखापरीक्षकको कार्यालय Office of the Auditor General

बबरमहल, काठमाडौं, नेपाल
Babar Mahal, Kathmandu, Nepal

(प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेश लेखापरीक्षण महानिर्देशनालय)



पत्र संख्या : २०७७/७८

च.नं २८०

श्री अध्यक्षज्यू,
केदारसुनु गाउँपालिका, गाउँपालिकाको कार्यालय,
बभाड।

मिति: २०७७/३१/२६

विषय: लेखापरीक्षण प्रतिवेदन

कैफियत सहितको राय

हामीले केदारसुनु गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससंग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेश भएको २०७६ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससंग सम्बन्धित अन्य विवरणले स्थानीय तहसंग सम्बन्धित प्रचलित कानून बमोजिम सारभूत रूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

१. पालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन।
२. लेखापरीक्षणबाट रु. ८९ लाख ७१ हजार बेरुजू देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने रु. २० लाख ७ हजार, नियमित गर्नुपर्ने रु. ४ लाख ९८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु. ६० लाख ६६ हजार र रु. ४ लाख पेशकी बाँकी रहेको छ।
३. लेखापरीक्षणमा देखिएका व्यहोराहरूका सम्बन्धमा मिति २०७६/०६/१२ मा जारी गरिएको प्रारम्भिक प्रतिवेदन उपर प्राप्त प्रतिक्रिया सहित ६ दफाको रु. ६ लाख ८३ हजार असुल भएको र १ दफाको रु. ८ लाख ४९ हजारको प्रमाण कागजात पेश हुन आएकोले उक्त दफाहरू प्रारम्भिक प्रतिवेदनबाट हटाईएको छ। अन्य दफा बेरुजू फछ्यौट नभई कायम व्यहोराको अन्तिम प्रतिवेदन पाना १५ (पन्ध्र) यसैसाथ संलग्न छ।
४. आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम गरिएको छ। वित्तीय विवरण तयार गर्ने स्थानीय तहसंग हामी स्वतन्त्र छौं। त्यसका लागि स्वीकृत आचार संहिता अनुसार हामीले काम गरेका छौं। लेखापरीक्षणको कममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गलतिका कारण वित्तीय विवरण सारभूत रूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ। गाउँ कार्यपालिका, अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन्।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गलति समेतका कारण सारभूत रूपमा गलत आँकडा रहित रहेको होस् भनि उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो। लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्यस्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गलति पत्ता लगाउन सक्ने निश्चितता भने हुदैन। वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विपेश वा जालसाजीजन्य वा अन्य गलतिलाई सारभूत रूपमा गलत आँकडा मानिएको छ।

(चन्द्रकान्त भण्डारी)
नायब महालेखापरीक्षक

2077/12/23

केदारस्युँ गाउँपालिका, बझाङ
लेखापरीक्षण प्रतिवेदन

२०७५/७६

परिचय : स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धति सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायीक अभ्यास संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले गाउँपालीकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सहअस्तित्व र समन्वय प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु गाउँपालिकाको उद्देश्य रहेको छ । ९ वडा रहेको ११३.९१ वर्ग कि.मि.मा फैलिएको यस गाउँपालीकामा २१३०७ जनसंख्या रहेको छन् ।

स्थानीय संचितकोष : आर्थिक वर्ष २०७५/७६ स्थानीय संचित कोष आय-व्यय हिसाबको सक्षिप्त अवस्था निम्न बमोजिम रहेको छ :

सि.नं.	आयतर्फ		सि.नं.	व्ययतर्फ	
	विवरण	रकम		विवरण	रकम
१	गत वर्षको जिम्मेवारी	२१३२४०९३.८१	१	चानु खर्च	१४०१७८९२.६६
	क) गत वर्ष आन्तरिक आम्दानी	८३०६१६.४७	२	पूँजीगत खर्च	२७६१४३८७३.९२
	ख) बैंक	२०४९३३७७.३४	३	वित्तीय व्यवस्था मुक्तानी	
२	राजस्व (आन्तरिक आय)	५३५१५३३६.०९		क) ऋण मुक्तानी	
	क) आन्तरिक राजस्व	१७९५१३९.८३		ख) व्याज मुक्तानी	
	ख) राजस्व बाँडफाँड (संघ)	५१७२०१९६.२६		ग) अन्य मुक्तानी	
	ग) अन्य आय	००	४	लगानी	
३	वित्तीय हस्तान्तरण	३४४४२४२२६.००		ऋण लगानी	
	क) वित्तीय समानीकरण अनुदान	१२१४०००००.००		शेयर लगानी	
	ख) सशर्त अनुदान	१९०७०५२२६.००		अन्य लगानी	
	ग) समपूरक अनुदान	२२६४४०००.००	५	समपूरक अनुदान	
	घ) विशेष अनुदान	९६७५०००.००	६	धरोटी फिर्ता	२१५०००.००
४	प्रदेश सरकारबाट प्राप्त अनुदान	१०३६०१५०.६९	७	कोष खर्च	
	क) वित्तीय समानीकरण अनुदान	६४५७०००	८	मौज्दात	७२५५३३३०.३८
	ख) राजस्व बाडफाँड	९०३१५०.६९		क) नगद मौज्दात	००
	ग) समपूरक अनुदान	००		ख) बैंक मौज्दात	७८७८५३०८.७०
	घ) विशेष अनुदान	३००००००.००		ग) धरोटी मौज्दात	३७९८१९.४८
५	वित्तीय व्यवस्था प्राप्ति			घ) दैवि प्रकोप उद्धार कोष	३००१०००.००
	क) ऋण प्राप्ति			घ) चेक साटन बाँकी	(३३१०८०३१.६९)
	ख) साँवा प्राप्ति			ड) धरोटी दाखिला गर्न बाँकी	८४३३४६.८९
	ग) व्याज प्राप्ति			क) समपूरक कोष संघ फिर्ता	२२६४४०००.००
	घ) अन्य प्राप्ति			ख) विशेष कोष प्रदेश फिर्ता	७८८७.००
६	कोषतर्फको आय (दैवि प्रकोप उद्धार कोष)	३००१०००.००			
७	जनसहभागिता (नगद)	००			
८	विषयगत निकायबाट प्राप्त रकम	००			
९	धरोटी आय	१४३८१६६.३७			
१०	लगानीको साँवा फिर्ता	००			
११	अन्य विविध आय (प्रधानमन्त्रि रोजगार, स्थानीय तह क्षमता विकास लगायत अन्य वउशी)	६५८३८२३०.००			
		४९९९०१२०२.९६		जम्मा	४९९९०१२०२.९६
	जम्मा				

दफा नं.	लेखापरीक्षणबाट देखिएका ब्यहोरा	बेरुजु रकम
१.	बजेट पेश गर्ने तथा पारित गर्ने: स्थानीय तह संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई आपाठ १० गते भित्र सभामा पेश गर्नुपर्ने व्यवस्था छ। आय व्ययको अनुमान साथ गत वर्षको वास्तविक आय व्यय, चालु आर्थिक वर्षको अन्तिम सम्ममा हुने आय व्ययको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण मिति २०७५/३/२८मा गाउँसभाबाट पारित गरेको छ।	
२.	लेखा सेस्ता : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा कारोबारको लेखा राख्नु पर्ने तथा महालेखा नियन्त्रकको कार्यलयले निशुल्क रुपमा उपलब्ध गराई सवै गाउँपालिकाहरुले Sub National Treasury Regulatory application (SUTRA) प्रयोग गरी लेखा राख्नुपर्ने व्यवस्था छ। कार्यालयले लेखा सफ्टवेयर प्रयोग गरेको छैन। बजेट स्वीकृत गर्दा विषयगत योजनागत नभई एकमुष्ट स्वीकृत गरेको र खर्च अपुग भएमा पछि सभा बाट समर्थन गर्ने गरी खर्च गर्दा बजेट सिमाभित्र खर्च भएको छ भन्ने आधार रहेन भने खर्च नियमसंगत र पारदर्शी छ भन्न सकिएन।	
३.	संचितकोष : कार्यालयको संचितकोषको हिसाब अध्यावधिक गरेको छैन। वित्तिय समानिकरण चालु र पुँजिगत खातामा वचत रकम आर्थिक वर्षको अन्त्यमासञ्चित कोष दाखिला गरी खाता शुन्य गर्नु पर्नेमा शुन्य गरेको छैन। पुँजिगत र चालु खातामा रहेको जम्मा रु.४,००,९९,६९४/२३ मिति २०७६।४।२७ मा मात्र मुल खातामा ट्रान्सफर गरी खाता शुन्य गरेको छैन। गाउँपालिकाले ऐन नियमको पालनामा ध्यान दिनु पर्ने देखिन्छ।	
४.	लक्ष्य प्रगतिको स्थिति -आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २४ मा चौमासिक प्रगती विवरण पेश गर्ने व्यवस्था छ। कार्यालयले सञ्चालन गरेका जिल्ला स्तरिय तथा केन्द्रिय स्तरिय आयोजना मध्ये अधिकांस आयोजनाको उपर्युक्त नियमको अनुसूची-२ बमोजिमको ढाँचामा प्रगती विवरण तयार गरी पेश गर्नु पर्नेमा पेश गरेको छैन।	
५.	आन्तरिक नियन्त्रण : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ बमोजिम स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तिय प्रतिवेदन प्रणालीलाई विश्वसनिय बनाउन तथा प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्न आ-आफ्नो कामको प्रकृती अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था छ। गाउँपालिकाले आन्तरिक नियन्त्रण सम्बन्धि निर्देशिका तयार गरेको छैन। सञ्चालित कार्यलाई प्रभावकारी, नियमित र दक्षतापूर्ण ढंगबाट सम्पादन गरी उत्तम नतिजा लिन तत्काल आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ। यस सम्बन्धमा कन्टेन्जेन्सी खर्चको सहायक खाता नराखेको,मुल्य अभिवृद्धि कर भुक्तानीको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा नपठाएको, सार्वजनिक खरीद नियमावली २०६४ को दफा ८ अनुसार वार्षिक खरीद योजना तयार नगरेको,आर्थिक कार्यविधि ऐन २०५५ को दफा २० अनुसारको बेरुजुको लगत कायम नगरेको,जिन्सी खाता प्रमाणीत नगरेको र खप्ने सामान सवैको स्पेशिफिकेशन खुलाई दाखिला नगरेको, म.ले.प फाराम नं.२ तयार नगरेको, भ्रमण खर्च नियमावली,२०६४ को दफा २१ अनुसारको भ्रमण अभिलेख नराखेको, गाउँपालिका,वडाहरुबाट विषयगत शाखाको भिन्ना भिन्नै जिन्सी दाखिला गरेको भएपनि जिन्सीको एकिकृत अभिलेख व्यवस्थित नगरेको जस्ता कमजोरी देखिएकोले सुधार हुनु पर्दछ।	
६.	उपभोक्ता समिति : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (३) घ मा उपभोक्ता समिति मार्फत गरेको कार्यको निर्माण सम्भौतामा सम्पन्न निर्माण कार्यको सञ्चालन र मर्मत संभार उपभोक्ता समिति वा लाभग्राही समूहले गर्नुपर्ने व्यवस्था	

	समावेश गर्नुपर्ने प्रावधान रहेकोमा गाउँपालिकाले उपभोक्ता समितिसँग गरेको अधिकांश सम्झौतामा उक्त व्यहोरा समावेश गरेको देखिएन ।	
७.	आन्तरीक आम्दानी : आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद ४ दफा १२ र १३ ले राजस्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था रहेको छ । कार्यपालीकाको मिति २०७५/१४/२ को बैठकबाट महिना समाप्त भएको ५ दिन भित्र फाटवारी सहित गाउँपालीकामा मासिक आम्दानी जम्मा गर्ने भनिए पनि समयमा नगदी रसिद बाट प्राप्त रकम हिसाब गरी गाउँपालीकाको खातामा जम्मा गरेको देखिएन । गाउँपालीकाको यो वर्ष रु २०,००,०००/- आन्तरीक आम्दानी संकलन गर्ने लक्ष्य रहेको भए पनि आन्तरीक कर दस्तुर समेत रु.१७,९५,१३९/८३ मात्र आम्दानी गरेको छ । वडा कार्यालयहरूले दाखीला गरी विवरण पेश गरेको आधारमा कार्यालयले आम्दानी जनाउने गरेको देखियो जसले गर्दा बाडाको वास्तविक आम्दानी यकिन हुन सकेन । राजस्व असुली र दाखिलाको विवरण संलग्न गरी मासीक फाटवारी समेत तयार नगरेकोले राजस्व आम्दानीबारे समेत यथार्थता यकिन गर्न सकिएन ।	
८.	सामाजिक सुरक्षा : सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ मा सामाजिक सुरक्षा पाउनेको नामावली अनुसूची १३ अनुसारको ढाँचामा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । गाउँपालिकाले उक्त व्यवस्थाको पालना गरेको देखिएन । साथै सामाजिक सुरक्षा भत्ता पाउनेको विवरण वेबसाइटमा राख्नु पर्ने र यस सम्बन्धी सूचना एफ.एम. मा प्रचार प्रसार गर्नुपर्नेमा सो समेत गरेको देखिएन । सामाजिक सुरक्षा पाउने नागरीकको लागि यस वर्ष रु ५,२३,२६,०००/- निकासालिई खर्च गरेको देखिन्छ । निर्देशिका बमोजिम सामाजिक सुरक्षा बैंक मार्फत वितरण गरेको छैन । MIS उपलब्ध हुन नसक्दा Online verification गर्न सकिएन भत्ता वितरणको कार्य बैंक मार्फत गर्न आवश्यक प्रकृया एवं विवरणको व्यवस्था मिलाई खर्च पारदर्शिवनाईनु पर्दछ । साथै कार्यविधिमा उल्लेखित प्रावधान पूर्ण रूपमा पालना गरी सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित गर्नुपर्ने देखिएको छ ।	
९.	चालु खर्च र आन्तरीक आम्दानी विच तुलना : यस गाउँपालीकाको यो वर्षको आन्तरीक श्रोतको आम्दानी रु.१७,९५,१३९/८३ मात्र रहेकोमा गाउँपालीकाको चालु खर्च रु २,६९,९६,६९०/४९ रहेको छ । चालु खर्चको तुलनामा आन्तरीक आम्दानी १४९९ प्रतिशत कम छ । खर्च बढ्दै जादा आन्तरीक श्रोतपनि सोही अनुपातमा बढ्नु पर्ने हुन्छ । यसर्थ गाउँपालीकाले आन्तरीक आम्दानी बढाउने र सञ्चालन(चालु) खर्च घटाउने तर्फ ध्यान दिनु पर्ने देखिन्छ ।	
१०.	सार्वजनिक निर्माणतर्फ : माटोको वर्गीकरणको आधार : सडकको नयाँ तथा पुरानो ठाउँमा माटो कटानको लागत र नापी किताव तथा मुल्याङ्कनमा माटोको वर्गीकरण को आधार खुलाएको छैन जसले गर्दा यथार्थ कामको मुल्याङ्कन तथा भुक्तानी भयो भन्न सकिएन ।	
११.	दर विश्लेषण : सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० बमोजिम दर विश्लेषण गरी लागत अनुमान तयार गर्नु पर्ने व्यवस्था रहेको छ । गाउँपालिकाले दर विश्लेषण गर्दा डिजेललाई असजिलो सामान को रूपमा लिई सोही बमोजिम लागत अनुमान तयार गर्नु गर्नुपर्नेमा अति जोखिमयुक्त सामानको ढुवानी उल्लेख गरी लागत अनुमान तयार गरेकोले विशेष गरी सडकमा मेसिनबाट कटान गर्दा बढी दर कायम भै सोही अनुसार योजना भुक्तानी भएको छ । अतः बढी भएको भुक्तानी रकम यकिन गरी सबै योजना बाट असुल गर्नु पर्दछ ।	
१२.	वाग्थला भाडसैन ग्रामिण सडक : यस सडकको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराएकोमा निम्नानुसार भएको पाईयो ।	
१२.१	सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१) बमोजिम वास्तविक कार्यको मात्र भुक्तानी गर्नु पर्दछ । सडकको चेनेज १+२३० देखि २+२५० सम्म	

चौडेली खानेपानी	50.6 40.6 32.6 25.10 20.10 Transpotation	1000 Rm. 400 400 400 400	१६२.३० १०४.८१ ६७.६८ ६०.४९ ४०.१३	१६२३०० ४१९२३ २७०७०.२८ २४१९४.४६ १६०४२ ४७०४०
	Sub Total			३०८४४०.८४
जुव खानेपानी	125.6	2425rm	१०३४.७७	२४११७४२.२४
	Total			२८,२०,२८३/०९

१५. गर्जेपानी मा.वि भवन निर्माण : उपभोक्ता समिती मार्फत कार्य गराएको यस गर्जेपानी मा.वि भवनको निर्माण कार्य सम्बन्धमा देखिएको अन्य व्यहोरा निम्न छन।

१५.१  भवन निर्माणको आधार : भवन निर्माणको विलसंग समावेश फोटो अनुसार निम्नानुसार को कार्यको निर्माण कार्य नगरी नापी किताव तयार गरी भुक्तानी भएको देखिएकोले सो सम्बन्धमा आधार प्रमाण पेश हुनु पर्ने अन्यथा नभएको कामको भुक्तानी भएको निम्नानुसारको रकम असुल गर्नुपर्ने रु.

८.०३.७५/४३

५५

कामको विवरण	परिमाण	दर	रकम	कैफियत
Sone Masonary work with mud worker	32.6m ³	२५७८.४०	८४०५४.८४	भवनको भित्री Wall नलगाएको
Pcc for Rcc (1:2:4)	25.89m ³	७६३४.२६	१९७६५८.९९	Slas,slab Beam,floring Vraandha को काम नभएको
Re. -bar	1273.98kg	८४.७५	१०७९६९.८०	कार्य नगरी भुक्तानी
From Work	117.45m ²	१६१७.७९	१९०००९.७३	कार्य नगरी भुक्तानी भएको
Plaster	454.57m ²	२२२.९०	१०१३२४.७४	कार्य नगरी भुक्तानी भएको
White cement	454.57m ²	२८.०५	१२७५१.१४	कार्य नगरी भुक्तानी
Paint	204 bag	८५४.६५	१७४३४८.६०	कार्य नगरी भुक्तानी
Cement (Rcc aty)transportation	11473.98 kg	७.६४	८७६९१.२०	कार्य नगरी भुक्तानी
Total Amount			९५५७८०.०४	
Less User 's part		१५.९०%	१५२०६४.६०	
Net Payable		८४.१०%	८०३७१५.४३	

१६. दोहोरो मापन भएको : सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१)ख वमोजिम सम्पन्न कार्यको यथात नाँप जाँच गरी नापी कितावमा उल्लेखित परिमाणको आधारमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ। कागतोला देखि मैतोली डाफ्रु सडकको कार्य वितीय समानीकरणवाट चेनेज ०+००० देखि १+६२० सम्म नयाँ ट्याक खोल्ने कार्य गरेको र प्रदेश विपेश अनुदान वाट १+४२० देखि २९० चेनेजमा कार्य गरेको देखिएकोले १+४२० देखि १+६२० सम्म एउटै चेनेजमा दोहोरो कटान देखाएकोले दोहोरो भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु.

१.८१.८६६/४२

विवरण	कामको विवरण	दोहोरा भएको परिमाण	अगुल हुनु पर्ने रकम
Earthwork excavation road bway	hard soil 287.67m ³	८२.९९	२३७८७.४३
	medium rock 152.37 m ³	२८२.४२	४३०३२.३३
	hard rock 110.01 m ³	१२२९.८८	१३५२९९.०९
	Total		२०२११८.८५
	Less user parts	१०.०२%	२०२५२.३०
	Net Payable Amount	८९.९८%	१८१८६६.५२

१७. बाग्थाला बस्नेत ग्रामीण सडक : यस सडकको कार्य निर्माण व्यवसायी जयलक्ष्मी निर्माण सेवा मार्फत कार्य गराएकोमा सो निर्माण कार्य सम्बन्धमा देखिएको व्यहोरा निम्न छन् ।
- क) सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम यस योजनाको विस्तृत सर्वे गराएको छैन ।
- ख) क्रमागत योजनाको नापी किताब सबै वर्ष हरूको एउटै बनाई एकिकृत रुपमा तयार गर्नु पर्नेमा सो बमोजिम नगरीप्रत्येक वर्ष र कार्यक्रम फरक परेको एउटै वर्षमा पनि फरक फरक राखेको छ । यसवर्ष वित्तीय समानीकरण बाट १+१७० देखि २+२५० सम्म कार्य गरेको देखाएको छ भने संघको विषेश अनुदान बाट पातल लाई ०+००० मानी ०+३९० सम्मको कार्य गरी रु.४७,४५,३७९।०२ भुक्तानी भएको छ । त्यस्तै पूर्वाधार विकास कार्यालयले खटखटेलाई आधार मानी ०+००० देखि ०+४२० सम्म कार्य देखाई रु. २७,७७,०८५।१६ को कार्य गरेको देखिन्छ । यसरी एउटै सडकमा सबै काम पातलमानै भएको भन्ने कार्यालयको भनाई रहेकोले दोहोरो पर्न सक्ने देखियो । अतः तिनै योजना र विगतको कार्यको समेत विस्तृत नाँपजाँच गरी काम र भुक्तानी रकम यकिन गर्नु पर्दछ ।
- ग) जयलक्ष्मी निर्माण सेवा सँग कार्य गर्न सम्झौता गर्दा performance bond को अवधि २०७६।०२।२९ देखि २०७६।०६।२८ सम्म राखेकोमा सो समय सम्म ठेक्काको अवधि र डि.एल.पि पिरियडको आधारमा न्यून नभएकोले ठेक्का अवधि र डिफेक्ट ल्याविलिटि पिरियड सम्म performance bond अवधि वढाउनु पर्दछ ।

१८. संसद विकाश कार्यक्रम : ज्याडा सिचाई कुलो निर्माण कार्य संसद विकाश कार्यक्रम बाट खर्च गरेकोमा सो खर्च सम्बन्धमा देखिएको व्यहोरा निम्न छन् ।

- क) संघको विषेश अनुदान बाट यो वर्ष सो कार्य गरेको उक्त कार्य विगत वर्षमा समेत गरेको देखिन्छ । साथै संसद विषेश कोष बाट पनि सोहि कार्य गरेकोमा चेनेज खुलाएको छैन जसले गर्दा कार्य दोहोरो पर्न सक्ने देखियो ।
- ख) सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१)ख बमोजिम सम्पन्न कार्यको यथात नाँप जाँच गरी नापी किताबमा उल्लेखित परिमाणको आधारमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ । कार्यालयले सो कार्यमा केनलको ड्रोइड समावेश गरेको छैन, साथै नापी गर्दा लागत अनुमानको परिमाण भन्दा बढी परिमाण को कार्य गरेको देखाई नापी किताब तयार गरेको छ । यसरी प्राविधिक पुष्ट्याई वेगर बढी नापी गरेको सम्बन्धमा यथार्तता यकिन गर्नुपर्ने देखिएको रु.

१४४७४१/८०

कामको विवरण	लागत अनुमानमा	नापी किताबमा	फरक	दर	जम्मा
Earthwork in excavation	10.7×7×10.5 =76.29	10.7×7×2=149.80	66.51m ³	९५४.००	६३४५०.५४

stone masonry	$85 \times 1 \times 0.30 = 49.80$	$85 \times 1 \times 0.5 = 42.5$	$6.46m^3$	६००१.६५	३८९९०.८२
Cement	192.3	192.3	00	८१.४४	१५६६२.३६
Transportation					१९,२७८
plaster	$2 \times 85 \times 0.3 \times 0.3 = 15.3$	$2 \times 85 \times 0.32 \times 0.4 = 21.76$	$40m^2$	२१४.८०	८४८०.००
			Total		१४४३४१.८०

१९. बुङ्गल- भामचौर सडक : सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१)ख वमोजिम सम्पन्न कार्यको यथात नाँप जाँच गरी नापी किताबमा उल्लेखित परिमाणको आधारमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ। बुङ्गल न.पा. देखि पातिहाल्ला भामचौर र सडकको निर्माण कार्य उपभोक्ता समिति मार्फत गरेकोमा सो निर्माण कार्य सम्बन्धमा देखिएको व्यहोरा निम्न छन्।

क) वित्तीय अनुदानवाट ०+००० देखि २+६५० सम्म कार्य गरेकोमा संसद विकाश कोषवाट समेत २+६१० देखि ५+०२० से.मि. गरेको देखाएकोले निम्नानुसार एउटै चेनेजमा दोहोरो भुक्तानी दिएकोले रकम असुल गर्नुपर्ने रु

कामको विवरण		
Eartwork excavation root way	hard soil medium rock hard rock	$24.99 \times 82.69 = 2066.42$ $24.99 \times 282.42 = 7057.67$ $33.32 \times 1245.61 = 41503.72$
Total.		४०६२७.८१
U.C.	10.4%	४२६५.२९
Net Payable amount	89.6%	४५३६२.५२

ख) निर्माण कार्यको लागत अनुमान ५४,०९,४९४।९४ रहेकोमा कार्यालयले जम्मा जनश्रमदान १०.४ प्रतिशत कट्टा गरी रु.४९,००,०००। खर्च लेख्ने सम्भावता रहेको छ। तर उपभोक्ता समितिले रु. ५०,१०,३३०। को मात्र कार्य गर्दा जनसहभागिता १० प्रतिशत कट्टा गरी ४४,८९,२५६।५२ भुक्तानी दिनुपर्नेमा रु.४५,६०,३२९। भुक्तानी भएकोले बढी भुक्तानी भएको रु ७१,०७२।४७ असुल गर्नुपर्ने रु.

२०. वेद प्रकाश स्मृति भवन : सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३(१)ख वमोजिम सम्पन्न कार्यको यथात नाँप जाँच गरी नापी किताबमा उल्लेखित परिमाणको आधारमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ। वेद प्रकाश स्मृति भवन तथा प्रतिक्षालयको कार्य उपभोक्ता समिति मार्फत गराएकोमा सो निर्माण कार्य सम्बन्धमा देखिएको व्यहोरा निम्न छन्।

क) प्राविधिक पुस्ट्याई वेगर Field cutting and leveling कार्य बढाएको देखाएकोले यसरी स्पष्ट नाँपजाँच वेगर बढी मापन गरी भुक्तानी दिएको रकम असुल हुनु पर्ने रु

कामको विवरण	लागत अनुमान	नापी किताबमा	फरक	दर	जम्मा
Earthwork excavation	$24.07 \times 20 \times 0.40 = 199.73$	$35 \times 20 \times 0.85 = 595m^3$	३९५.२७	३००	११८५८१

ख) निम्नानुसारको कार्यको नापी किताब तयार गर्दा बढी नापी देखाई खर्च लेखेको रकम असुल गर्नुपर्ने रु.



कामको विवरण	वही परिमाण	दर	जम्मा	वै.वि.गत
E/w excavation	5.182	९५४	४९,४३,६२	piller को परिमाण न घटाएको
Pcc for Rcc(1:2:4)	3.78m ³	७६३४.२६	२०६,१२,५०	piller को उचाइ वही देखाएको
cement from work	24.192bag	८५०	२०५,७५,६०	
	18.2m ²	१६१७	२९,४४३	Grid को लम्बाइ वही देखाएको
Total			७५५,७४,७२	
Less user parts		१५.८४%	११९,७१,०४	
Net Payable Amount		८४.१६%	६३,६०३,६८	

ग) निम्नानुसार कार्यको श्रेस्ता साथ संलग्न फोटो अनुसार कार्य नगरी नापी किताब तयार गरेको देखिंदा यसरी काम नभई भुक्तानी गरेको रकम असुल गर्नुपर्ने रु.

३,०३,७५१.१०

कामको विवरण	परिमाण	दर	जम्मा
salla wood for door and window	1.31m ³	-	१६१४६०
shutlring work	29.75m ³	६४५३.०८	१९१९,४६.९९
cement (186.16-195bag)	8.84bag	८५०	७५१४
Total			३६०१२०.९९
Less user parts		१५.८४%	५७६९.८८
Net Payable Amount		८४.१६%	३,०३,७५१.१०

२१.

कर विजक वेगर मु.अ.कर भुक्तानी : मुख्य अभिवृद्धिकर ऐन २०५२ तथा नियमावली २०५३ बमोजिम मु.अ.कर विजक जारी गरेको आधारमा मात्र भुक्तानी दिनु पर्ने व्यवस्था गरेको छ । साथै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ बमोजिम उपभोक्ता समितिलाई भुक्तानी दिंदा मु.अ.कर वाहेकको रकम मात्र भुक्तानी दिनु पर्ने देखिन्छ । उपभोक्ता समिति मार्फत गराउने कामको लागत अनुमान तयार गर्दा मु.अ.कर लाग्ने आईटम सिमेन्ट,तारजाली,रड लगायतको सामाग्रीमा मु.अ.कर सहितको लागत अनुमान तयार गरेको छ । यसरी तयार गरेको लागत अनुमान अनुसार कामको मुल्यांकन भई सोको भुक्तानी दिंदा मु.अ.कर समेत भुक्तानी भएकोमा मु.अ.कर लाग्ने सामाग्री खपत हुने P.C.C. Plaster, Reinforcement work लगायतमा प्रयोग हुने नर्स अनुसार प्रति घ.मी.कामको अनुपातमा खपत भएको सामाग्रीहरुको भुक्तानीमा मु.अ.कर समेत थप गरी भुक्तानी भएकोले सो रकमको कर विजक जारी गर्नु पर्नेमा देहाय अनुसारका उपभोक्ता समिति हरुले कर विजक पेश नगरेको , पेश गरेकोमा घटी रकमको पेश गरेको, मु.अ.करमा दर्ता नभएको खुला विल पेश गरेको देखियो । यसरी करविजक वेगरको मु.अ.कर भुक्तानी दिन कानुन बमोजिम मिल्ने देखिंदैन । तसर्थ करविजक वेगर मु.अ.कर भुक्तानी भएको रकम निम्नानुसार असुल गर्नु पर्ने देखिएको रु

२,६४४/-

गो.भौ र मिति	उपभोक्ता समिति	कर विजक वेगरको सिमेन्टको मुख्य	कर विजक वेगरको रड र तारको	असुल हुनु पर्ने १.५ प्रतिशत अग्रिम कर र मु.अ.कर रकम

				मुल्य				
	३६४/०७६/३/२९	जनता आवास कार्यक्रम	१९ व्यामकोर १८२४०		२,६४४/-			
२२.	Quantity वढी राखेको : सिचाई विभाग तथा खाने पानी को नर्मस अनुसार पाईप लाईनको काममा माटो खन्ने कामको लागि मापन गरीएको परीमाणको तुलनामा माटोले पाईप पुर्ने (Back Filling)को लागि ३३ प्रतिशत मात्र परीमाण खर्च दावि गर्न पाउनेमा Earth Workको शतप्रतिशतले हुने परीमाण देखाई भुक्तानी दिएको देखिएकोले वढी भुक्तानी हुन गएको रकम यकिन गरी असुल गर्नु पर्ने देखिएको रु					१,०१६/-		
	गो.भौ. र मिति	आयोजना	Earth Work घ.मी.	Back Filling Qt.	दावि गर्न पाउने Qyt.	दावि गरेको परीमाण	वढी दावि गरेको परीमाण	असुल हुनुपर्ने
	३३९/०७६/३/२५	कनडा सि.कु.	३७.८	३७.८	१२.३३	३७.३८	२५.०६	१०१६
२३.	Rate वढी राखेको : कृषि सडक विभागको नर्मस अनुसार व्याक फिलिडमा ०.२५ प्रति Main Daysकोदरले हुने प्रति घ.मी रु १५४.५ को दरले विल बनाई खर्चदावि गर्नु पर्नेमा ३.६० को दरले रेट राखि नानुसार वढी भुक्तानी हुन गएको रकम असुल गर्नु पर्ने देखिएको रु					१३६८९५/८०		
	गो.भौ. र मिति	आयोजना	Back Filling Qt.	भुक्तानी दर	दावि गर्न पाउने Qyt.	वढी दावि गरेको दर	असुल हुनुपर्ने	
	३३९/०७६/३/२५	कनडा सि.कु.	३७.८	३६०	१५४.५	२०५.५	७५८	
	२७९/०७६/३/२०	गल्लेक धामीखेल खा.पा.	१३९.२	३६०	१५४.५	२०५.५	२८१८८	
	३२५/०७६/३/२५	टुडिखेल खा.पा.	१८४.५	३६०	१५४.५	२०५.५	३७९१४.७५	
	२८६/०७६/३/२३	खाति नाडा खा.पा	१२८	३६०	१५४.५	२०५.५	२६३०४	
	२९०/०७६/३/२५	सेन्सु पुल बजार खा.पा.	४९.५	३६०	१५४.५	२०५.५	१०१७२.२५	
	३४०/०७६/३/२५	चिने खोला खा.पा.	१६४.१६	३६०	१५४.५	२०५.५	३३७३४.८	
	२०२/०७६/३/२	पोतल लाग्दा खोला खा.पा.	१४०	३६०	१५४.५	२०५.५	२८७७०	
	जम्मा						१३६८९५.८०	
२४.	वढी भुक्तानी : आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(३) मा विल भर्पाई सहितको लेखा राख्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी सोही नियमको उपनियम ८ मा कुनै रकमको भुक्तानी दिँदा रित 'पुगे वा नपुगेको जाँच गर्नुपर्ने उल्लेख छ । साथै सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७(११) अनुसार उपभोक्ता वा लाभ ग्राही वाट काम सम्पन्न भए पछि कार्यालयको प्राविधिक कर्मचारीवाट नाँपजाँच गराई जन श्रमदानको अंश कर्नटिजेन्सी वापतको रकम कटाई बाँकी रकम नापी कितावमा उल्लेख भएको वास्तविक कार्यसम्पादनको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । निर्माण कामको भुक्तानी दिँदा सोको उपभोक्ता समितिलाई संझौता अनुसार रु. २,२५,६६,७४०/- मात्र भुक्तानी दिनु पर्नेमा रु. २,३०,५०,१६७/-भुक्तानी दिएको देखिएकोले वढी भुक्तानी दिएको रु. ४८३४२७/- असुल हुनु पर्ने रु					४,८३,४२७/-		
	गो.भौ.नं. र मिति	योजनाको नाम	लागत अनुमान	कामको मुल्यांकन	उपभोक्त को अंश	भुक्तानी दिएको रकम	भुक्तानी दिनु पर्ने रकम	वढी भुक्तानी भएको रकम
	५/०७५/९/२५	दोगडे घट्टेखोला ज.वि.	१४०१६५२	१४०१६५२	१६५२	१४०१६५२	१४०००००	१६५२
	१६४/०७६/२/१४	सिराही सि.कुलो	३४४६९५	३४४०४७	१४.८९ %	२९९३५१	२९२८१०	६५३२

१६६/०७ ६/२/१४	बाठपाली प्रा.सि.सिराडि निर्माण	१४८९४५	१४८४ ६८	१४.६७ %	१२९५२२	१२५१५८	४३६४
१७०/०७ ६/२/१९	जागाडा सि.कु.	१७२४९१	१७२४ ९१	१४.१४ %	१४००००	१४६३७५	३६२४
१९५/०७ ६/३/२	चौडाम खाने पानी टैकी	५७०२००	५६९२ ०६	१४.०४ %	४९९००४	४८९२८९	९७१४
१९६/०७ ६/३/२	सिकरी सि.कुलो	९६००७	९६०० ७	१४.०५ %	८३४४००	८१४५८०	१८८१९
१९९/०७ ६/३/२	पारी वगर तडवन्धन	५७८९१	५७८ ९१	१४.११ %	४९९३३६	४८८०२४	११३११
२००/०७ ७/३/२	पारीवगर सिंचाई कुलो	१७२२८९	१७२२ ८९	१४.६७ %	१४६१४५	१४४४११	१०७३३
२०१/०७ ६/३/२	आडगाडा खा.पा.	२३१५३६	२३०५ ७३	१४.६१ %	१९९५१६	१९२२७४	७७४१
२०२/०७ ६/३/२	मुसुल्दा खा.पा.	३४५१२९	३४४९ ४३	१४.०४ %	२९९८१४	२९३२०१	६६१२
२१७/०७ ६/३/८	विनाडी गाड विराल सि.कु.	३४५३०२	३४५० ४३	१४.१० %	२९९७४०	२९३२५२	६४८७
२३२/०७ ६/३/१२	कांडाचौर ढलनिकास	५७९५५९	५७९ ५९	१४.५९ %	४९९११३	४८८६८१	१०४३२
२३५/०७ ६/३/१२	तल्लो रोतागाडा तडवन्ध	३४४५२५	३४२७ ३०	१४.८४ %	२९८९९७	२९१८६८	६३२८
२३७/०७ ६/३/१२	साउवगर सि.कुलो	३४४०२९	३४३५ ६०	१४.६० %	२९९५३०	२९३४००	६१२९
२४२/०७ ७/३/१३	भगवति प्रा.लि.	फिल्ड कटिड	२८५१ ४०	१४.१२	२४९८२१	२४४८७८	४९४२
२४४/०७ ७/३/१३	नवादेउ मा.वि. भवन	२१६९३८१	२१६८ १५५	१४.३० %	१८७८७७२	१८३६४२७	४२३४४
२४६/०७ ६/३/१५	सुल्लन प्रा.वि. फिल्ड	२६४९९७	२६३१ ९५	१४	२२८१९६	२२३७५५	४४८०
२७९/०७ ६/३/२०	गल्लेक धामीखेल खा.पा.	३४३५६३	३४२९ ७०	१४.५३ %	२९९४०६	२९३१३६	६२६९
२८४ क)	उपरगाउँ खा.पा.	२८७५५९	२८७५ ५९	१४.८९	२४९९१९	२४४४०१	५५१७
२८५/०७ ७/३/२३	भण्डार खा.पा. मर्मत	५८३४३८	५८३४ ३८	१६.८६ %	४९९१०६	४८५०७०	१४०३६
२८६/०७ ६/३/२३	खा.ति. विनाडा खा.पा.	३४५६७३	३४५६ ७३	१४.४० %	२९९४७०	२९२४३९	७०३०
२८७/०७ ७/३/२३	नवादेउ मन्दिर निर्माण	३४४७३७	३४४७ ३६	१४.१४	२९९३१०	२९२५००	६८०५
२९०/०७ ६/३/२३	सेन्सु पुल वजार खा.पा.	५७३६८४	५७३६ ८४	१४	४९८९४८	४८७६३१	११३१६
२९३/०७ ६/३/२३	बागथला सुदाडा	४२९०५६४	४२८८ ४४८	१०.०१	३८९७८८४	३८५९१७४	३८७०९
२९७/०७ ६/३/२३	डाफक गाउँ खा.पा.	४५९८६४	४५९८ ६४	१४.२१ %	३९९०१९	३८९९१८	९१००
३०९/०७ ६/३/२५	वडा कार्यलय भवन	११४१९५०	११२४ ९५८	१४.१९	९८२९०७	९६५३२६	१७५८०
३१३/०७ ६/३/२५	वगडी खा.पा.	३४५१९७	३४३७ ०१	१४.०६	२९८५०३	२९१९३९	६५६३
३२०/०७ ६/३/२५	बभाड दिप क्याम्पस खे.मे.	२५२६२९३	२५२४ ४१९	१४.८३	२१९८१२५	२१५००४७	४८०७५

३२३/०७ ६/३/२५	ल. ज. वि. नगर	३४३०६२	३४३० ६२	१४.८९	२९.८६५७	२९.१९.८०	६६७७
३४९/०७ ६/३/२५	टुडिखेल खा. पा.	४०२३३४	४०१८ ५२	१४.९५	३४९५१७	३४१७७५	७७४२
३२६/०७ ६/३/२५	वडा नं. ६ भवन फि. मि.	१२९३७०६	१२९३ ७०६	१४.८९	१११६२००	११०१०७३	१५१२७
३३९/०७ ६/३/२५	कनाडा सि. कुलो.	२३०२३८	२३०२ ३८	१५.७४	१९.८७४९	१९.३९.९८	४७५०
३४०/०७ ७/३/२५	चिन्लेखोला वयलपाक खा. पा.	५७०४६५	५६८५ ४३	१४.०९	४९.८०७७	४८८४३५	९६४१
३५१/०७ ६/३/२९	चौडाल्य सडक	५५०२४८	५४९२ १२	१०.०५	४९.८९६३	४९.४०१६	४९.४४
३५४/०७ ६/३/२९	डुडिल कनाडा सडक	९३९९३३	९३९९ ३३	१०.९९	८४६५२७	८२७२३५	१९२९१
३७६/०७ ६/३/२९	स्वा. केन्द्र व्यवस्थापन	४२९६५७	३९१५ १७	१४.४६	३९.८७७१	३३४९.०३	६३८६७
१९/०७६ ३/३०	नवादेउ मा. वि. शौचाल य	८०२८६७	८०१५ ९१	१५	७०००००	६८१३५६	१८६४४
	जम्मा :				२३०५०१६७	२२५६६७४ ०	४८३४२७

२५. ✓	पाईप वितरण : २६.८.०७.६.३.१९ सार्वजनिक खरिद नियमावली २०६४ कोनियम ९.७(६) वमोजिम उपभोक्ताले कामको प्राविधिक मुल्यांकन सहित सार्वजनिक निकायमा पेश गरेपछि सार्वजनिक निकायले सो मुल्यांकन तथा विलभर्पाई चेक जांच गरी भुक्तानी दिने व्यवस्था गरेको छ। कार्यलयले वडा नं. ७ कोलागि पाईप खरिद गरेको रविभिन्न ८ जना व्यक्तीको भर्पाई राखि २७ क्वायल पाईपको रु ४,९७,६६३, खर्च दावि गरेको देखियो यसरी पाईप कुन योजनको लागि खरिद भएको र जडान भई सोको प्राविधिक मुल्यांकन वेगर पाईप वितरणको भर्पाईको आधारमा खर्चको यर्थातता पुष्टी नभएकोले सो सम्बन्धमा प्राविधिक मुल्यांकन सहितको आवश्यक प्रमाण पेश हुनु पर्ने अन्यथा असुल हुनु पर्ने रु	४,९७,६६३/- ६२५
२६. ✓ सम्बन्धित	शिक्षा तर्फ : काम नभएको : २५.१०.७.६.३.३० सार्वजनिक खरिद नियमावली २०६४ कोनियम ९.७(६) वमोजिम उपभोक्ताले कामको प्राविधिक मुल्यांकन सहित सार्वजनिक निकायमा पेश गरेपछि सार्वजनिक निकायले सो मुल्यांकन तथा विलभर्पाई चेक जांच गरी भुक्तानी दिने व्यवस्था गरेको छ। कैलाश मा. वि. लोतुको विध्यालय भवन निर्माण को लागि रु ५०,६०,१५१। को लागत अनुमान तयार एवं स्वीकृत भएको र सोको उपभोक्ता संग साविक वमोजिम शिक्षा कार्यालय वाट रु २५,४७,२४८। र यस गा. पा. वाट रु २५,१२,९०३। दिने गरी संभौता भए वमोजिम शत प्रतिशत रकम भुक्तानी भएको देखिन्छ। लेखापरीक्षणको कममा श्रेष्ठा परीक्षणमा सो भवनको कार्य सम्पन्न भएको विल तथा प्रतिवेदन संलग्न रहेको देखियो तर तथा फोटो अवलोकनमा पिलर मात्र उठाई ढलान गर्न लागेको देखिएकोले सो कार्यको यर्थातता यकिन गर्न सकिएन तसर्थ सो सम्बन्धमा खर्च पुष्ट्याई हुने आवश्यक प्रमाण पेश हुनु पर्ने अन्यथा काम नभई भुक्तानी भएको कार्यको यकिन गरी असुल हुनु पर्ने रु	१८,००,०००/- ६०५
२७.	शिक्षक अभिलेख : स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२ज) मा स्थानीय तहको आधारभूत तथा माध्यामिक शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। गाउँपालिकाले आफ्नो भौगोलिक सीमानाभित्रको आधारभूत तथा माध्यामिक शिक्षाको नीति, योजना, कार्यक्रम, शैक्षिक कार्यक्रमको समन्वय, विद्यालय अनुदान तथा सोको वजेट व्यवस्थापन, आयव्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन गर्दै विद्यालय तथा त्यसमा कार्यरत शिक्षकहरुको दरबन्दी, नियुक्ति, अवकाश, सरुवा, बढुवा, मृत्यु जस्ता व्यक्तिगत	

	विवरण सहितको अभिलेख खडा गरी राख्नु पर्नेमा त्यसो गरेको देखिएन । यसले समयशैक्षिक व्यवस्थापन कमजोर हुने, विद्यालयहरूमा शिक्षकहरूको तलब वन्ता, ग्रेड तथा सुविधाको भुक्तानी यथार्थपरक नहुने, विद्यालयको सम्पत्तिको उचित संरक्षण नहुने भई आर्थिक अनुशासन उल्लंघन हुन सक्ने तर्फ कार्यालयले ध्यान दिनुपर्दछ ।						
२८.	मुल्य अभिवृद्धि कर दाखिला नगरेको : मुल्य अभिवृद्धि कर नियमावली २०५३(आठौँ संसोधन) को नियम ६(ग) अनुसार ठेक्का वा करार अन्तर्गत वस्तु आपूर्ति वापतको मुल्य अभिवृद्धिकर भुक्तानी गर्दा सो कर रकमको ५० प्रतिशतले हुन आउने रकम ठेकेदार वा आपूर्तिकर्ताको नामबाट स्वयम् भुक्तानी गर्ने निकायबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर रकम मात्र सम्बन्धित आपूर्तिकर्तालाई भुक्तानी दिनु पर्ने र सो व्यहोराको जानकारी सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्ने व्यवस्था छ । उक्त व्यवस्था लागु भएको मिति २०७६।०२।१६ देखि कार्यान्वयन गर्ने गराउने व्यवस्थाको लागि आन्तरिक राजस्व विभागबाट परीपत्र समेत भएको देखिन्छ । कार्यालयले उक्त व्यवस्था वमोजिम ५० प्रतिशत मु.अ.कर रकम स्वयम् कार्यालय मार्फत राजस्व दाखिला गर्नु पर्नेमा सो वमोजिम नगरी शतप्रतिशत भुक्तानी दिएको देखिएकोले २०७६।०२।१६ पछिको सबै भुक्तानीको ५० प्रतिशत मु.अ.कर रकम यकिन गरी असुल एवं दाखिला गर्नु पर्दछ । कार्यालयले उपलब्ध गराएको तथा लेखापरीक्षणबाट यकिन गरीएको निम्नानुसारको मु.अ.कर रकम असुल गरी वेरुजु वापतको राजस्व दाखिला गर्नु पर्ने देखिएको रु.						
	भौ.नं.र मिति	आपूर्ति कर्ताको नाम	स्थायी लेखा नं.	बिलको मिति	कुल भुक्तानी रकम	मु.अ.कर रकम	दाखिला हुनु पर्ने रकम
	२१/०२/०७ ७६/३/२०	उर्रे सुर्मा स्टेशनरी एण्ड अर्डर सप्लायर्स	६०१७०९६६ ५	२०७६/३/२	२८४३०८	३६९६०	१८४८०
	२२८/२० ७६/३/३१	फर्स्ट लिट्र प्रा.ली	६०२४२८९२ ९	२०७६/२/२ ८	२८६७९३.९२	३७२८३	१८६४२
	२९/२०७ ६/३/२३	निलम हार्डवेयर एण्ड सप्लायर्स	६००२६०७६ १	२०७६/३/११	१८१५००	२३५८५	११७९७
	३२०/०७ ६/३/२५	निलम हार्डवेयर	६००२६०७६ १	०७६/३/१	६५२१९८	७५०३१	३७५१६
	३२४/०७ ६/३/२५	निलम हार्डवेयर	६००२६०७६ १	०७६/३/४	८६८००	९९८५	४९९३
	३२५/०७ ६/३/२५	निलम हार्डवेयर	६००२६०७६ १	०७६/३/१९	१४७५०८	१९९६९	९९८५
	१८/०७६ ३/३०	निलम हार्डवेयर	६००२६०७६ १	०७६/३/१	१५७१०४	१८०७४	९०३७
	२५/०७६ ३/३०	निलम हार्डवेयर		०७६/३/२४	१७१३५४	१९७०१	९८५७
	३२८/०७ ६/३/२५	कालिका हार्डवेयर	६०५७८३४२ ८	०७६/३/३	१०१५८१	११६८६	५८४३
	३४६/०७ ६/३/२५	सिद्दी रिद्दी एण्डो	६०४००७६४ १	०७६/३/१८	३६५३७४	४२०३४	२१०१७

	३४७/०७ ६/३/२५	सिद्धी रिद्धी एगो		०७/३/१६	७१३६०	६२३००	४११४०
	३७६/०७ ६/३/२५	विजय हाईवेयर	६०९३२२६१३	०७/३/२७	१४४०६९	१६२७४	६२६७
	३८७/०७ ६/३/२९	एशियन मेटल पा.	३०४९६१०८ ५	०७/३/२५	२३४७९	२७००३	१३२०९
	जम्मा						२१०१०५
२९.	पदाधिकारी सुविधा : नेपालको संविधानको धारा २२७ मा गाउँसभा तथा नगरसभाका सदस्यले पाउने सुविधाका सम्बन्धमा प्रदेश कानून बमोजिम हुने व्यवस्था अनुसार सुदूर पश्चिम प्रदेश संसदले स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ जारी गरेको छ । उक्त ऐनमा भएको व्यवस्था अनुसार गाउँपालीकाले यो वर्ष तलव वापत देहाय बमोजिम कर वाहेक रु. ५१,५२,०८५/१४ भुक्तानी गरेको छ ।						
	विवरण	प्रमुख/अध्यक्ष १	उपप्रमुख	वडा अध्यक्ष ९ जना	कार्यपालिका सदस्य ५ जना	सभाका सदस्य ३० जना	
	मासिक सुविधा	३००००	२५०००	२००००	६०००	५०००	
	सञ्चार सुविधा (मासिक)	११००	१०००	५००			
	जम्मा	३७३२००	३१२०००	२२१४०००	४६००००	१६०००००	
	वार्षिक जम्मा :					५१,७९,०००/-	
३०.	हलिया मुक्ती : यस कार्यक्रम अन्तरगत गाउँपालीकाले यो वर्ष घर मर्मत वापत २ जना र घर निर्माण वापत १ जना समेत, ३ जना हलिया मुक्तीको लागि यस आर्थिक वर्षभर ४,५०,०००/- वितरण गरेको भरपाई पेश भएको छ । सो निर्माण कार्यको पुष्ट्याईको लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ बमोजिम प्राविधिक मूल्याङ्कन अनुगमन तथा प्रभाव मूल्याङ्कन पेश हुनु पर्नेमा सो बमोजिम भए गरेको पाइएन । तसर्थ सो सम्बन्धमा यस पालिकाको ध्यानकर्षण हुनु पर्दछ ।						
३१.	आन्तरीक लेखापरीक्षण : स्थानीय सरकार संचालन ऐन २०७४(२) तथा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ९६ मा आन्तरीक लेखा परीक्षण सम्बन्धी व्यवस्था छ । कोष तथा लेखानियन्त्रक कार्यालयलेवाट आन्तरिक लेखा परीक्षण गरी मिति २०७६/५/३० मा प्रतिवेदन दिएको छ । आन्तरीक लेखापरीक्षणवाट देखिएका व्यहोरा फछ्छौट गरिनु पर्दछ ।						
३१.१	विल भर्पाई वेगरको खर्च : आर्थिक कार्यविधि नियमावली २०६४को नियम ३६(८) मा कुनै रकमको भुक्तानी दिँदा रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने उल्लेख छ । वडा नं. ६ का वडा अध्यक्ष कर सिंगे धामीले विध्यालय सम्बन्धी कार्यक्रमको लागि रु १,६८,०००/०० भुक्तानी लिएकोमा कार्यक्रममा भएको खर्चको विल भर्पाईको जोड जम्मा रु १,४५,७०५/०० मात्र रहेको पाईएकोले वास्तविक खर्च भन्दा रु ४२,२९५/००ले बढी खर्च दावि गरेको रकम निज वाट असुलगरी दाखिला गर्नु पर्ने रु						
३१.२	अग्रिमकर, बहाल कर तथा पारिश्रमिक कर दाखिला नगरेको : आयकर ऐन २०५८को दफा ८८ र ८९ मा तोकिएको दरमा कर असुल गरी दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ । ऐनको उक्त व्यवस्था बमोजिम यस गाउँपालिकाले निम्नानुसारको भुक्तानीमा नियमानुसार लाग्ने कर						

दाखिला गरेको नदेखिएकोले असुल गरी दाखिला गर्नु पर्ने रु					
गो.भो.र मिति	भुक्तानी विवरण	भुक्तानी लिनेको नाम	भुक्तानी रकम	करको दर	असुल हुनु पर्ने कर
	खेल मैदान निर्माण जे.सि.भी.को भाडा	बभाड दिप क्याम्पस भोला	२८२४५०	१०	२८२४५
	निर्माण भुक्तानी खरिद सामग्रीको	काकरतोला मैतोली डाफु नि.उ.स.	१४९४१७७	१.५	२४४६
५/	निर्माण भुक्तानी	ज्याडा सि. उ.स.	३६४८७६.०	१.५	५४७३
	निर्माण भुक्तानी	बुंगलपतिहाला सडक उ.स.	२५९४००	१.५	३८९१
		जम्मा :			४०,०४५/-
३१.३	विज्ञापनमा छुट नलिएको : सरकारी कार्यालयहरुले विज्ञापन तथा सुचना छपाई गरे वापत गोरखापत्र संस्थानले संस्थागत छुट वापत २५ प्रतिशत छुट दिने गरेको छ । अन्य विज्ञापन एजेन्सी ले समेत १५ प्रतिशत छुट दिने गरेकोमा यस गाउँपालिकाले कैलाशन्यूज सेन्टर एण्ड एडभर्टाईजमेन्ट चैनपुर वाट सुचना प्रकाशन वापत मु.अ.कर समेत रु १,२२,०००/-भुक्तानी गरेकोमा सो वमोजिम छुट लिएको छैन । जस्वाट भ्याट बाहेकको विल रु १,०७,९६५/- को भुक्तानीमा न्यूनतम १५ प्रतिशतले हुने रु १६,१९५/-ले थप व्यवहार परेको देखिएकोले असुल हुनु पर्ने रु				१६,१९५/-
३१.४	नियमित नभएको : १६८०७६२१९गाउँपालिकाले गाउँसभावाट वजेट स्वीकृत गराई विनियोजित वजेट तोकिएको शिर्षकमा खर्च गर्नु पर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले व्यवस्था गरेको छ । वित्तीय समानिकरण तर्फ टि.भी. टुडे नेटवर्क प्रा.लि. लाई रु ४,९७,४४०/-भुक्तानी दिएकोमा सो भुक्तानी सम्बन्धमा गाउँसभावाट ऐनको उक्त व्यवस्था वमोजिम स्वीकृत भएको वजेट तथा कार्यक्रममा समावेश भएको नदेखिएको र कार्यपालिकाको निर्णयले भुक्तानी दिएको अनियमित देखिएको रु				४,९७,४४०/- ७५५
३२.	न्यायिक समिति : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा न्यायिक समितिको व्यवस्था रहेको छ । यो वर्ष न्यायिक समितिमा १७ उजुरी परेकोमा १६ वटाको मेलमिलाप भई फछ्यौट भएको र सम्बन्धि विच्छेदको १ मुद्दा जिल्ला अदालतमा लेखि पठाएको विवरण पेश भएको छ ।				
३३.	पेशकी बाँकी : आर्थिक कार्याविधि नियमावली २०६४ को नियम ७९ वमोजिम कर्मचारी एवं निकायले लिएको पेशकी तोकिएको समयमा फछ्यौट गर्नु पर्ने व्यवस्था छ । कार्यालयले दिएको निम्न पेशकी वर्षान्त सम्म फछ्यौट भएको नदेखिएकोले उक्त नियम अनुसार असुल फछ्यौट गर्नु पर्ने रु.,				४,००,०००/-
	शि.नं.	पेशकी लिएको मिति	पेशकी लिनेको नाम	रकम	
	१	२०७६/२/३१	ज्याडा भोलुङ्गे पुल निर्माण उ.स	४०००००	
	जम्मा			४,००,०००/-	
३४.	सम्परीक्षण : आर्थिक कार्याविधि ऐन २०५५ को दफा १८ मा लेखापरीक्षणवाट औल्याएको वेरुजु सम्बन्धमा प्रमाण पेश गरी वा नियमित गराई वा असुल उपर गरी फछ्यौट गर्ने दायित्व जिम्मेवार व्यक्तिको हुने तथा दफा १९ मा महालेखपरीक्षकको कार्यालयवाट लेखापरीक्षण हुँदा औल्याइएको वेरुजु सम्बन्धमा सो वेरुजुको सूचना प्राप्त गरेको ३५ दिन भित्र सम्बन्धित कार्यालयले तोकिए वमोजिम फछ्यौट गरी सम्परीक्षण गराउनु पर्ने व्यवस्था छ । कार्यालयले हाल सम्मको वेरुजु बाँकीको लगत अद्यावधिक गरेको छैन । लेखापरीक्षणको अवधिमा कार्यालयले				



	निम्नानुसार वेरुजू फछ्छ्यौट गरी, संपरिक्षणको लागि अनुरोध भै आए वमोजिमरु. ८२,५००/- सम्परीक्षण गरीएको छ ।		
३५.	अनुगमन तथा मूल्याङ्कन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ ले वेरुजू फछ्छ्यौट गर्नु व्यवस्था गरेकोमा निम्नानुसार देखिएको छ : रु हजारमा		
	गत वर्षको वेरुजू रकम (रु) .A	यो वर्ष फछ्छ्यौट (B)	वाँकी (C=A-B)
	११४५५	८२	११३७३

लेखापरीक्षणको समयमा औल्याइए पश्चात सामाजिक सुरक्षा वापतको रु १,२५,०००, पेशकी वाँकी रु १२,०००, निर्देशिका भन्दा वढी तलव भुक्तानी भएको रु १,२१,५८९.३७, वढी तलव रु २,९०५, वहाल कर र अन्य कर स्थानीय संचित कोषमा दाखिला भएको रकम रु १,१७,३६० र शिक्षाको वढी निकासो रु १,४४,८८८ गरी कुल रु.५,२३,७४२.३७ दाखिला भएको प्रमाण पेश भएको छ ।



अनुसूची-१

केदारस्थूँ गाउँपालिकाको सञ्चित कोष विवरण
२०७५।७६

(रु. हजारमा)

स्थानीय तह	जिल्ला	गत वर्षको जिम्मेवारी	आय		व्यय					मौज्दात
			समानिकरण अनुदान	सशर्त तथा अन्य बजेट अनुदान	अन्य आय	यस वर्षको जम्मा आय	चालु खर्च	पूँजीगत खर्च	अन्य खर्च	
केदारस्थुं गाउँपालिका	बझाङ	१	२	३	४	५ (२+३+४)	६	७	८ (६+७+८)	१० (१+४+९)
		२१३२४	१२७८५७	२२६०२४	१२४६९६	४७८५७७	१५०१७९	२७६९५४	२१५	४२७३४८

अनुसूची-२

बेरुजू बर्गीकरण (विनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)
२०७५।७६

(रु. हजारमा)

जिल्ला	स्थानीय तहको नाम	प्रारम्भिक बेरुजू				प्रतिक्रियाबाट फछ्यौट				बाँकी बेरुजू				बाँकी बेरुजू								
		दफा साङ्ख्या		रकम	दफा साङ्ख्या		रकम	दफा साङ्ख्या		रकम	अशुल गनुपने	नियमित गनुपने				रेकी						
		सैदान्ति क	लगत गी		सैदान्ति क	लगत गी		सैदान्ति क	लगत गी			प्रमाण कागजात पेश नभएको	राजस्व लगत जिम्मेवार गी नसारेको	सोच भर्ना नलि एको	जम्मा	क म चा रो	अन्य	जम्मा				
बझाङ	केदारस्थूँ	२२	३०		१०५०३		०	७	१५३	२	२२	२३	८९७१	२००७	४९८	६०६६			०	४००	४००	

अनुसूची-३

अद्यावधिक बेरुजू स्थिति
२०७५।७६

(रु. हजारमा)

क्र. स	स्थानीय तह	जिल्ला	गत वर्ष सम्मको बाँकी	यो वर्षको फछ्यौट	बाँकी	यो वर्ष सं.प बाट कायम भएको बेरुजू	यस वर्षको बेरुजू	कुल बाँकी बेरुजू
	केदारस्थूँ गाउँपालिका	बझाङ	११४४४	८२	११३७३	०	८९७१	२०३४४

२

२